

आज मिति २०७९/१०९/१०६ गाल्का दिन पर मल्होड़ा गाउँपालिका
काठा अहशंक श्री अशुन गुणदेव्युको अहशंकाता गाउँपालिका
वैष्णवी तपासिल पर्माचिमले गिरीय राख्यो ।

~~उपायेवती::~~

अहशंक :- श्री अशुन गुणदेव (अहशंक म.गा.का.)]

उपाहशंक :- श्री अना माथा याता (उपाहशंक ..]

पठा अहशंक :- श्री रुद्रमान गुणदेव (पठा.ग.व ..]

पठा अहशंक :- श्री लातपहापुर गुणदेव (पठा.ग.व ..]

पठा अहशंक :- श्री दुष्यमान लामाडे (पठा.ग.व ..]

पठा अहशंक :- श्री वल पहापुर गुणदेव (पठा.ग.व ..]

पठा अहशंक :- श्री उद्याम यले गुणदेव (पठा.ग.व ..]

पठा अहशंक :- श्री मीण राजी गुणदेव (पठा.ग.व ..]

पठा अहशंक :- श्री तिले वहापुर गुणदेव (पठा.ग.व ..]

पठा अहशंक :- श्री यन राजी, टागाडे (पठा.ग.व ..]

पठा अहशंक :- श्री हिंसाचान्द याता (पठा.ग.व ..]

काउपालिका यदाय :- श्री दुन काही गुणदेव

काउपालिका सदाय :- श्री पारकाए गुणदेव

काउपालिका यदाय :- श्री मिळा लुमारी गुणदेव

काउपालिका यदाय :- श्री मजु माथा वगाले

काउपालिका यदाय :- श्री रोम पहापुर विल.

काउपालिका यदाय :- श्री दुन यले

पुत्रत पुरापकीय आधिकार :- श्री पुम लान्द अद्याले

~~आम उपायेवती::~~

११ श्री अशुन चपाई (५-गु)

१२ श्री एरेन्द्र दुडगाला (लोलापाल)

मिति २०७९/०३/०७ गते मस्याङ्गदी गाउँपालिकाको गाउँकार्यपालिकाको बैठकका निर्णयहरु

निर्णय.नं. १

मस्याङ्गदी गाउँपालिकाको आ.वा. २०७९/८० मा वडागत रूपमा योजना छनौट गर्नको लागि रु ६ करोडको वजेट सिलिङ्ग उपलब्ध गराउने निर्णय गरियो ।

क्र.स.	म. गा.पा. वडा नं.	रकम रु (लाखमा)	कै.
१	वडा नं. १	४२	
२	वडा नं. २	५६	
३	वडा नं. ३	९७	
४	वडा नं. ४	७०	
५	वडा नं. ५	६८	
६	वडा नं. ६	६३	
७	वडा नं. ७	६७	
८	वडा नं. ८	५४	
९	वडा नं. ९	८३	

निर्णय.नं. २

मिति २०७९/०३/१० गते हुन गईरहेको गाउँसभामा तपसिल वमोजिमका विधेयकहरु निर्णयार्थ पेश गर्ने निर्णय गरियो ।

- १) मस्याङ्गदी गाउँपालिका सुशासन समिति गठन तथा सञ्चालन (कार्याविधि) विधेयक २०७९
- २) मस्याङ्गदी गाउँपालिका विधायन समिति गठन तथा सञ्चालन (कार्याविधि) विधेयक २०७९
- ३) मस्याङ्गदी गाउँपालिका सामाजिक विकास समिति गठन तथा सञ्चालन (कार्याविधि) विधेयक २०७९
- ४) मस्याङ्गदी गाउँपालिका वातावरण तथा विपद व्यवस्थापन समिति गठन तथा सञ्चालन (कार्याविधि) विधेयक २०७९
- ५) मस्याङ्गदी गाउँपालिका पूर्वाधार विकास समिति गठन तथा सञ्चालन (कार्याविधि) विधेयक २०७९
- ६) मस्याङ्गदी गाउँपालिका लेखा समिति गठन तथा सञ्चालन (कार्याविधि), विधेयक २०७९
- ७) मस्याङ्गदी गाउँपालिका फेहोरमैला व्यवस्थापन विधेयक ,२०७९

निर्णय.नं. ३

मस्याङ्गदी गाउँपालिकाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम गाउँसभामा पेश गर्ने निर्णय गरियो

❖ आर्थिक विकास नीति:

आर्थिक विकासका क्षेत्रमा निम्न बमोजिमका नीति अवलम्बन गरिनेछ ।

क. कृषि तथा पशुपंचकी विकास नीति:

१. एक वडा एक कृषि पशु प्राविधिकको व्यवस्था गरिनेछ ।
२. कृषि उत्पादनलाई बजारीकरणमा सहज बनाउन कृषि एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
३. कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि कृषि क्षेत्रको विविधीकरण, व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरण गरिनेछ ।
४. भकारो तथा मलखाद सुधार नीति लिइनेछ र जमिनको वर्गीकरण गरी कृषि उपजको उत्पादकत्वमा वृद्धि गरिनेछ ।
५. उन्नत वीज विजनको सर्वसुलभ वितरण गरी उत्पादकत्व वृद्धि गर्ने नीति लिइनेछ ।
६. किसानहरूको वर्गीकरण गरी अनुदान वितरण गर्न मापदण्ड तयार गरिनेछ ।
७. भूमिमा रहेको दोहोरो स्वामित्वलाई न्यूनीकरणको लागि आवश्यक पहल गरिनेछ ।
८. रासायनिक मल तथा विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक मल तथा जैविक विषादीको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिइनेछ ।
९. कृषि तथा पशु विजहरूबाट प्राप्त सुझावहरूका आधारमा कृषिसँग सम्बन्धित खेती प्रणालीमा जोड दिई भूगोल र हावापानीको आधारमा उत्पादनमूलक क्षेत्र निर्धारण गरी उत्पादनमा वृद्धि गरिनेछ । उत्पादित वस्तुको बजारीकरण, प्रशोधन र वितरणमा सहकारीहरूको सहभागितालाई अभिवृद्धि गरिनेछ ।
१०. एक घर एक टनेल सहितको करेसाबारी, मस्याइटी गाउँपालिका भरी कार्यक्रमलाई अभियानकै रूपमा अगाडी बढाइनेछ ।
११. गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै निर्यात गर्ने उद्देश्यका साथ तरकारी तथा फलफूल नसरी स्थापना गर्न सहकारी, कृषक समूह तथा व्यवसायिक किसानहरूलाई आवश्यक सहयोग गरिनेछ ।
१२. कृषि तथा पशुजन्य उत्पादनको आधारमा प्रोत्साहन गर्दै उत्पादनमा आधारित अनुदानलाई निरन्तरता दिइनेछ ।
१३. कृषि क्षेत्रमा लगानी वृद्धि गरी उत्पादकत्व बढाउनको लागि व्याजमा अनुदान दिने कार्यक्रमलाई जोड दिइनेछ ।
१४. स्थानीय लोपोन्मुख वीजबिजन, रैथाने वालीहरूको संरक्षण र प्रवर्द्धन गर्दै गाउँपालिका स्तरीय बीउ बैड्को स्थापनामा जोड दिइनेछ ।
१५. एकीकृत कृषि खेती तथा सामुहिक तथा सहकारी खेती प्रणाली र पञ्चापर्यटन वातावरण मैत्री कृषि प्रणालीलाई प्रोत्साहित गरिनेछ ।
१६. गाउँपालिकाभित्र सञ्चालित कृषि पकेट क्षेत्रहरूलाई निरन्तरता दिइनेछ ।
१७. लक्षित वर्ग पहिचान गरी वडाहरूमा वितरणमुखी कार्यक्रम सञ्चालन गरिनेछ ।

१८. माघा, मासु, दूध, तरकारी र अण्डामा आत्मनिर्भर बनाई उत्पादन, प्रशोधन र विक्री वितरणमा जोड दिइनेछ ।
१९. परम्परागत भेडा, बाखा, गाई, भैंसीका घुम्ती गोठ तथा खर्कहरूलाई सुदृढ गर्दै पशु जन्यव्रस्तु तथा परिकारको प्रशोधन र व्यवसायीकरणमा जोड दिइनेछ ।
२०. बजार क्षेत्रहरूमा आधुनिक र व्यवस्थित पशु वधशालाको निर्माणमा सहयोग गरिनेछ ।
२१. कृषि तथा पशुपन्धी विमालाई प्रोत्साहित गरिनेछ ।
२२. घाँस तथा फलफुलको बिरुवामा गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै निर्यात गर्ने उद्देश्यका साथ नसरी स्थापना गर्न आवश्यक सहयोग गरिनेछ ।
२३. आरन सुधार गरी कृषि औजार निर्माणमा प्रोत्साहन गरिनेछ ।
२४. संघ र प्रदेश सरकारको सहकार्यमा कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिइनेछ ।
२५. बाँदर र जङ्गली जनावरहरूको नियन्त्रणमा जोड दिइनेछ ।
२६. पेन्सन प्राप्त गरिरहेका अवकाश प्राप्त व्यक्तिहरूलाई कृपिमा प्रोत्साहन गरिनेछ ।
२७. कृषि तथा पशुपन्धीको उत्पादन बढाउँदै प्रशोधन, ग्रेडिङ, प्याकिङ र भण्डारणको व्यवस्था गर्दै कृषि बजारलाई व्यवस्थित गरिनेछ ।
२८. पशुपालनका लागि नस्ल सुधार, उन्नत तथा पोषणयुक्त घाँस विकास, चरिचरन वा खर्क विकास, पशुजन्य औद्योगिक उत्पादन तथा व्यवस्थापन गरिनेछ ।
२९. कोसेली घरको स्थापना गरी कृषिजन्य उपजहरूको बजारीकरण गरिनेछ ।
३०. कृषक क्षमता विकास, कृषि तथा पशुपन्धीसम्बन्धी तालिम, प्रविधि प्रचार प्रसार, प्राविधिक सेवा, कृषि सामग्री आपूर्ति सम्बन्धी कार्यहरू गरिनेछ ।
३१. व्यावसायिक कृषि प्रणाली र प्रवर्द्धन गर्ने कृषि सहकारी स्थापना गरिनेछ ।
३२. शीत भण्डारहरूको स्थापना तथा व्यवस्थापनमा जोड दिइनेछ ।
३३. गाउँपालिकाको उत्पादन बढाउन माटो परीक्षण शिविर सञ्चालन गरिनेछ ।
३४. गोरुपालक कृपकलाई प्रोत्साहन गरिनेछ ।

ख. पर्यटन विकास नीति:-

- पर्यटन विकासलाई गाउँपालिकाको आर्थिक विकासको मेरुदण्ड मानी आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन प्रचार—प्रसार र पर्यटन प्रवर्द्धन गरिनेछ ।
- ऐतिहासिक राष्ट्रिय व्यक्तित्वहरू भुगोलविद् डा. हर्क गुरुङ, युद्धनायक सरदार वीर भक्ति थापा, राष्ट्रकवि माधवप्रसाद घिमिरेका चिनारी हुने स्थलहरू संरक्षण र पार्कहरू निर्माण कार्यलाई निरन्तरता दिई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति लिइनेछ ।
- फर्म स्टे जस्ता कृषि पर्यटनका क्षेत्रको विकासमा जोड दिइनेछ ।
- परम्परागत भिरमह शिकारलाई पर्यटनसँग जोडिनेछ ।
- संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी पर्यटकीय स्थलहरूको सुदृढीकरण गरी पर्यटन आगमन बढाउन प्रचार प्रसारमा जोड दिइनेछ ।

६. पि.पि.पि अवधारणामा पालिकाभित्रका पर्यटकीय क्षेत्रको विकास गर्ने नीति लिइनेछ ।
७. पर्यटन व्यवसायमा गुणस्तरीय सेवाको लागि तालिमको व्यवस्था गरिनेछ ।
८. जगत स्थित तातोपानी कुण्डलाई स्तरोन्नति गर्दै प्रचार प्रसार गरिनेछ ।
९. हर्सिङ्डडाँडा, चित्रेडाँडा, बराहपोखरी, मेमेपोखरी, सुन्दरी ताल, गोरुजुरे डाँडा, ठुलीबेसीको नेवारजुड डाँडा, मणि डाँडा, केरपु खर्क, कोप्रो, लुम्रो डाँडा, बुकी डाँडा, फुल्पु डाँडा, तल्ड्यो पोखरी, सम्बोद्धइलिङ्ग गुम्बा, कोइछों देवी, दुँ-साँघु र ऐतिहासिक घनपोखरा गाउँ खोइम्रो यूँ मन्दिर लगायतका स्थानहरूमा सडक सञ्चाल तथा सुविधा सम्पन्न पर्यटन पदमार्ग बनाई भ्यू टावर, पार्क, पिकनिक स्पटको रूपमा विकसित गरिनेछ ।
१०. ढगैबेसीस्थित भक्ति थापा पार्क, बाहुनडाँडा स्थित राष्ट्रकवि माधव प्रसाद घिमिरे पार्क, ताङ्लीचोक स्थित डा.हर्क गुरुड समाधिस्थल पार्क, शहिद सुकमान गुरुड पार्कहरूको निर्माण तथा स्तरउन्नति गरिनेछ ।
११. डादीस्थित मस्याइदी जलविद्युत आयोजनको ड्याम साइटमा बोटिङ्को व्यवस्था गरिने छ ।
१२. स्याङ्गे झरना, हामखोला झरना, बुड झरना, अक्टोपस झरना र पेम्रो झरनाहरूमा क्यानोनिङ्को व्यवस्था गरी थप प्रचार प्रसार गरिनेछ ।
१३. घेर्मु— नरो—ठुल्नागी हुँदै ताल सम्म पुग्ने सडक तथा पर्यटकीय पदमार्ग निर्माण गरिनेछ ।
१४. खानीगाँउ स्थित रक गाउँनलाई थप व्यवस्थित गरिनेछ ।
१५. घनपोखरादेखि थुर्जुफाँट म्यारुखोला सम्म पर्यटन पदमार्ग निर्माण गरिनेछ ।
१६. खुदी—ढाँगै—सिउरुड हुँदै दूधपोखरी सम्मको धार्मिक एवं पर्यटकीय पदमार्ग निर्माण गरिनेछ ।
१७. ताघिङ्ग — कोप्रो सडक तथा पर्यटकीय पदमार्ग निर्माण गरिनेछ ।
१८. खुदी—घनपोखरा—थुर्जु—दूधपोखरी हुँदै मनाड सम्मको पर्यटन पदमार्ग निर्माण गरिनेछ ।
१९. मस्याइदी गाउँपालिकाभित्र रहेका पूरातात्त्विक महत्वका पाटी पौवा चौतारा, सठ मन्दिर, गुम्बा चैते, ढुङ्गे धारा ठाँटी, सत्तल, कुवा आदिको खोज अनुसन्धान गरी संरक्षण गरिनेछ ।
२०. आवश्यक अध्ययन अनुसन्धान गरी कम्तिमा ५ स्थानमा बालउद्यान निर्माण गरिनेछ ।
२१. प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक क्षेत्रहरूको संरक्षण सम्बद्धन र विकास गरिनेछ ।
२२. स्थानीय मौलिक कला, सांस्कृति (घाँटु, रोधी, भजन, वालुन, स्याब्रु, कृष्ण चरित्र, सोरटी, पच्यु घ्याप्रु, सेलो, लाखे, पञ्चे बाजा) संरक्षणको लागि विशेष कार्यक्रम मार्फत सहयोग गरिनेछ ।
२३. स्थानीय कच्चो पदार्थहरूबाट पर्यटन उद्योग स्थापना गरी स्वरोजगारको सिर्जना गरिनेछ ।
२४. सञ्चालनमा रहेका होमस्टेहरूलाई थप स्तरउन्नति तथा प्रवर्द्धन गर्दै नयाँ सम्भावित गाउँहरूलाई होम स्टे गाउँको रूपमा विकास गरिनेछ ।
२५. केवल कार, प्यारागलाइडिङ, बञ्जी, याफिटिङ, जिपलाइन जस्ता शाहसिक खेलहरूको सम्भाव्यता अध्ययन प्रवर्द्धन तथा विकास सम्बन्धी कार्यहरू गरिनेछ ।
२६. पर्यटन सूचना केन्द्रको स्थापना गरिनेछ ।
२७. पर्यटन विकास तथा प्रवर्द्धन सञ्चाल गठन गरिनेछ ।

ग. उद्योग तथा वाणिज्य र व्यापार व्यवसाय नीति:-

“कृषि, पशु तथा वनजन्य कच्चा पदार्थ उद्योगको आधार
लगानीमैत्री वातावरण निर्माण गरी गाउँ गाउँमा रोजगार”

१. कृषि, वन र जडीबुटीसँग सम्बन्धित कच्चा पदार्थहरूको प्रयोग गरी साना तथा घरेलु उद्योगहरू स्थापनामा प्रोत्साहन र सहयोग गरिनेछ ।
२. यासागुम्बा, वनलसुन, सतुवा, निर्मसी, दालचिनी, जटामसी, पाँचओँले, तितेपाती, चिराईतो, कुट्टी, हर्रे, बर्रे, बिख, सुगन्धवाल, अमला लगायतका जडीबुटी भएको यस गाउँपालिकामा निजी, सहकारी र साझेदारीमा जडीबुटी सङ्कलन—प्रशोधन तथा विक्री केन्द्रको स्थापना गरी जडीबुटी संरक्षण प्रवर्द्धन र निकासीमा जोड दिइनेछ ।
३. चाँप कटुस, उत्तीस, साल, टुनी, विस जस्ता काठजन्य वस्तुहरूको उचित प्रयोग तथा व्यवस्थापनमा जोड दिइनेछ ।
४. ढुडगा, गिट्टी तथा बालुवाको स्रोतको संक्षिप्त प्रारम्भिक वातावरणीय मूल्याङ्कन (IEE) वर्मोजिम उत्खनन् र निकासी गर्ने व्यवस्था मिलाइनेछ ।
५. सार्वजनिक सहकारी र निजी लगानी अर्थतन्त्रको तीनखम्बे नीतिलाई आत्मसाथ गरिनेछ । साथै वनजन्य कच्चा पदार्थसँग सम्बन्धित उद्योग स्थापनामा आवश्यक सहयोग र समन्वय गरिनेछ ।
६. व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी ऐन, नियम र कार्यविधिलाई कार्यान्वयनमा ल्याइनेछ ।
७. कृषि, पशुपन्धी तथा वनमा आधारित साना उद्योग सञ्चालन गर्ने व्यावसायीलाई बैड्को ऋणको व्याजमा अनुदानको व्यवस्था मिलाइनेछ ।
८. गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गरिनेछ ।
९. एक पालिका एक उद्योग ग्राम स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडी बढाइनेछ ।
१०. स्थानीय लगानीलाई संरक्षण र प्रोत्साहन गरी बाह्य लगानीलाई आकर्षण गर्न गैर आवासीय मसर्याइदीवासीहरूलाई लगानीमैत्री वातावरण तयार गरिनेछ ।
११. स्थानीय श्रोत साधनमा आधारित छाला, निगाला, चोया, बाँस, राडीपाखी, बख्खु, अल्लो, जडिबुटी आदिको प्रवर्द्धन गरी उद्योग धन्दा सञ्चालन गरिनेछ ।
१२. सर्वसुलभ व्याज, अनुदान, विमा तथा उचित बजारको व्यवस्थापन गरिनेछ ।
१३. स्थानीय व्यापार प्रवर्द्धन गर्न हाटबजारहरूको व्यवस्था गरिनेछ ।
१४. उपभोक्ता हित संरक्षणका लागि मञ्च, सञ्चाल वा मिलनकेन्द्र गठन गरी अघि बढिनेछ ।
१५. उद्यमशीलता विकास तालिम र बीउपूँजीको व्यवस्था गरिनेछ ।

घ. सहकारी तथा वित्तीय क्षेत्र सम्बन्धी नीति:-

१. सहकारी संस्था सम्बन्धी स्थानीय ऐन, नियम, नीति, कानून तथा मापदण्ड कार्यान्वयन गरी नियमनमा जोड दिइनेछ ।
२. कमपूँजी र समान उद्देश्य भएका सहकारीलाई एकीकरण गर्न प्रोत्साहन गरिनेछ ।
३. सहकारी संस्थाको क्षमता अभिवृद्धि, प्रवर्द्धन र विकासमा जोड दिइनेछ ।

१७. कृपि, पर्यटन, घेरेलु तथा साना उद्योग, विद्युत, लघुवित्त, सहकारी जस्ता रोजगारी सिर्जना हुन सक्ने सघन क्षेत्रमा स्थानीय तहको लगानी केन्द्रित गरिनेछ ।
१८. औद्योगिक नीति तथा ऐनमा आवश्यक सुधारको व्यवस्था गरी निजी लगानीलाई प्रवर्द्धन गरी व्यापक रोजगारको सिर्जना गरिनेछ ।
१९. वैदेशिक रोजगारलाई क्रमशः न्यूनीकरण गर्दै उनीहरुलाई श्रम, बजारमा आवद्ध गर्न लघुकर्जा, उद्यमशीलता तालिम तथा प्रविधि उपलब्ध गराईनेछ ।
२०. वैदेशिक रोजगारमा जान चाहनेहरुलाई सुरक्षित, मर्यादित र सीपयुक्त बनाउन आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
२१. गरिबीको रेखामुनि रहेका घरपरिवारहरुको पहिचान, तथ्याङ्क सङ्कलन गरी आर्थिक गतिविधि तथा रोजगारीमा प्राथमिकता दिइनेछ ।
२२. सुरक्षित नागरिक आवास कार्यक्रमलाई खरको छाना मुक्त गाउँपालिका बनाउने अभियानसँग जोडिनेछ ।
२३. भूमिहीन सुकम्बासीहरुका न्यूनतम् जीविकाका लागि ज़र्गा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडी बढाइनेछ ।
२४. गरिबी निवारण कोषद्वारा समुदायलाई हस्तान्तरण गरिएको कोष संचालन गर्न सशक्तीकरण गरिनेछ ।

❖ सामाजिक विकास नीति :

क. शिक्षा:

“शिक्षक, विद्यार्थी, अभिभावकको एउटै इच्छा
प्रविधि मैत्री, प्राविधिक, व्यवसायिक तथा उच्च शिक्षा”

१. बालमैत्री स्थानीय शासन लागू गर्ने प्रक्रिया अगाडी बढाइनेछ ।
२. शिक्षा प्राप्ति बालबालिकाको मौलिक अधिकार हो । विद्यालयहरुको सिकाइलाई नतिजामुखी तथा व्यवहारिक बनाउन गाउँपालिकाबाट पारित २५ वुँदै शैक्षिक घोपणाको कार्यान्वयनलाई निरन्तरता दिइनेछ ।
३. गाउँपालिका स्तरीय शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै पूर्ण रूपमा लागू गरिनेछ । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र विद्यार्थीहरुलाई थप प्रोत्साहन गर्ने नीति लिइनेछ ।
४. गाउँपालिकाको शिक्षण सिकाइका क्रियाकलापलाई बाल, अपाङ्ग तथा प्रविधिमैत्री बनाउन जोड दिइनेछ ।
५. खानेपानी, छात्रामैत्री शैक्षालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र पुस्तकालयको उचित व्यवस्थापन गर्दै प्रयोगात्मक शिक्षामा जोड दिइनेछ ।
६. बालबालिकालाई नैतिक र व्यवहारिक बनाउन स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
७. मस्याइदी गाउँपालिका वडा नं. ९, ग्रामीण तालिम केन्द्रमा कृपि तर्फको ३ वर्षे डिप्लोमा कक्षा सञ्चालनमा ल्याउन आवश्यक पहल गरिनेछ ।

८. एक पालिका एक प्राविधिक धारका विद्यालय स्थापनामा जोड दिइनेछ ।
९. भूगोल तथा विद्यार्थी संख्याको आधारमा विद्यालयहरुको समायोजन गरी उचित व्यवस्थापनमा जोड दिइनेछ ।
१०. शिक्षासँग सरोकार राखे गै.स.स सँग सहकार्यको नीति अगाडी बढाइनेछ ।
११. विद्यालयहरुमा क्रमशः भूकम्प प्रतिरोधी, बाल तथा अपाङ्गमैत्री संरचना निर्माणमा जोड दिइनेछ ।
१२. नेपाल सरकारको एक स्थानीय तह एक नमूना विद्यालय स्थापनाको नीतिलाई आत्मसाथ गरी सहकार्यका कार्यक्रम अगाडी बढाइनेछ ।
१३. विद्यालयमा सिकाइ उपलब्धि वृद्धि गर्नको लागि विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन र व्यवस्थापन गरिनेछ ।
१४. विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिनेछ ।
१५. विद्यालयको पूर्वाधार निर्माणमा जोड दिइने नीति लिइनेछ ।
१६. विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न विशेष जोड दिइनेछ ।
१७. बाल शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम सञ्चालन र व्यवस्थापन गरिनेछ ।
१८. विद्यालय निगरानी समूह गठन गरी विद्यालयहरुको अनुगमनलाई प्रभावकारी बनाइनेछ ।
१९. प्रत्येक विद्यालयमा फ्रि वाइफाइ, अनिवार्य ICT विधि प्रयोगमा ल्याइनेछ ।
२०. राष्ट्रिय आवश्यकता अनुसार उत्पादनशील, व्यवसायिक, प्राविधिक शिक्षाको व्यवस्था गरिनेछ ।
२१. अमर मा.वि.मा एक स्नातक तहको कलेज समेत सञ्चालनमा ल्याइनेछ ।
२२. बाल विकास केन्द्रहरुको आवश्यकता अनुरूप स्थापना, विकास र सुदृढीकरण गरिनेछ ।
२३. सामुदायिक विद्यालयहरुमा आवासीय तथा छात्रबासको अवधारणा लागू गरिनेछ ।
२४. विपन्न, महिला, दलित, सीमान्तकृत, गरीब, अपाङ्ग भएका आदिको लागि छात्रवृत्ति तथा शैक्षिक विमाको व्यवस्था गरिनेछ ।
२५. एक विद्यालय एक पुस्तकालय, एक विद्यालय एक प्रयोगशाला, एक बडा एक सामुदायिक पुस्तकालय र वाचनालयको व्यवस्था गरी आवश्यकता अनुसार बैकल्पिक शिक्षा सञ्चालन गरिनेछ ।
२६. विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकालाई भर्ना तथा टिकाउदरमा वृद्धि गर्दै गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।
२७. उचित मापदण्ड निर्धारण गरी शिक्षक दरबन्दी मिलान गरिनेछ ।
२८. गाउँ पालिका स्तरीय शिक्षा नीति निर्माण गरिनेछ ।
२९. स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद, योग र अन्य अतिरिक्त क्रियाकलापहरुको सञ्चालन गरिनेछ ।
३०. आवश्यकता अनुसार विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन गर्दै शैक्षिक स्तरमा गुणात्मक सुधारहरू गरिनेछ ।
३१. बालिका तथा अपाङ्गमैत्री शौचालय, स्यानिटरी प्याड, स्वास्थ्य परिचारिका र विभिन्न प्रोत्साहन कार्यक्रमहरु (पोशाक, खाद्य वस्तु, बैड खाता, बिमा, पाठ्य, नृत्य तथा खेलकुद सामग्री आदि) ल्याइनेछ ।

३२. विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीहरुलाई तालिम, गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै जवाफदेही बनाइनेछ ।
३३. आवश्यकता अनुसार विद्यालय भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिमा जोड दिँदै बालमैत्री विद्यालय बनाइनेछ ।
३४. विद्यालयहरुमा स्वच्छ खानेपानी व्यवस्था, जंकफुड निषेधित गाउँपालिका घोषणा गरिनेछ ।

ख. स्वास्थ्य नीति:-

“स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हाम्रो लक्ष्य
स्वस्थ शरीर, दीर्घ जीवन, उज्ज्वल भविष्य”

१. आधारभूत, निःशुल्क स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइनेछ, साथै नियमित सेवाको पहुँचमा नरहेका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
२. नयाँ भवन निर्माण हुन बाँकी स्वास्थ्य चौकीहरुको भवन निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
३. आवश्यकता अनुसार स्वास्थ्य शिविरहरु सञ्चालन र व्यवस्थापन गरिनेछ ।
४. यस गाउँपालिकाको खुदी र घेर्मुमा सञ्चालित ल्याव सेवालाई निरन्तरता दिइनेछ ।
५. औषधी खरिद लगायत स्वास्थ्य सेवाका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
६. घरमा हुने सुत्केरीलाई शुन्यमा झार्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरी घरबाट प्रसुति केन्द्र सम्म एम्बुलेन्समा ल्याउने र पुऱ्याउने व्यवस्था गरिनेछ ।
७. लुकेर बसेका क्षयरोगीहरुलाई समयमा नै पत्ता लगाई उपचारको व्यवस्था मिलाउन दुरदराजमा रहेका वस्तीहरुमा खकार सङ्कलन गरी आवश्यक जाँच गरिनेछ ।
८. प्रत्येक वडामा, रहेका आमा समूह र विद्यालयहरुमा किशोर किशोरीहरुलाई सम्बन्धित वडाको स्वास्थ्य संस्थाबाट प्रजनन स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न व्यवस्था मिलाइनेछ ।
९. गर्भवती महिलालाई अनुमानित प्रसुती मितिभन्दा एक हसा अघि देखि नै अनिवार्य निगरानीका साथै आवश्यक परामर्श सेवाप्रदान गरिनेछ । साथै गर्भवती अवधिभर पोषण भत्ताको व्यवस्था गरिनेछ ।
१०. स्वास्थ्य सेवा प्रवाहका क्रममा स्वास्थ्यकर्मीहरुलाई हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरिनेछ ।
११. गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई आवश्यक अभिमुखीकरण तालिमको व्यवस्था गरिनेछ ।
१२. पालिकामा रहेका मानसिक विरामीहरुको पहिचान गरी मनोपरामर्श तथा विपन्नहरुलाई निःशुल्क औषधीको व्यवस्था गरिनेछ ।
१३. माध्यमिक विद्यालयहरुमा विद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षा कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरुको माध्यमबाट स्वस्थ पालिका बनाउन प्रयत्न गरिनेछ ।
१४. स्थानीय जडीबुटी परिचयात्मक कार्यक्रम सञ्चालन गरी हाम्रो वरपर भएका अमूल्य जडीबुटीको परिचय तथा प्रयोगको बारेमा जानकारी गराइनेछ ।

४५. योगको माध्यमबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन जनता आरोग्य तथा स्वस्थ जीवनशैली कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ ।
४६. संघ र प्रदेश सरकार सँगको सहकार्यमा स्वास्थ्य विमा कार्यक्रमलाई अगाडी बढाइनेछ ।
४७. आधारभूत स्वास्थ्य सेवालाई सम्पूर्ण नागरिकको पहुँचमा पुऱ्याइनेछ ।
४८. स्वास्थ्यमा विमाको व्यवस्था गरी आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिनेछ ।
४९. पालिका भित्रका सबै नागरिकलाई वर्षको एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
५०. एक वडा एक एम्बुलेन्स तथा टेली मेडिसिन सेवालाई प्रवर्द्धन गरिनेछ ।
५१. ANC PNC भेटलाई निरन्तरता दिँदै मातृ तथा शिशु मृत्यु दरलाई शून्यमा झार्ने मातृ तथा शिशु संरक्षणको पूर्ण दायित्व गाउँपालिकाले लिनेछ ।
५२. छोराछ्होरी दुवै वरावरी बाल संरक्षण अनुदानको माध्यमबाट कुपोषणको अन्त्य गरिनेछ ।
५३. सामुदायिक स्वास्थ्य जन स्वास्थ्य केन्द्र, मनोपरामर्श केन्द्र, रक्त सञ्चार केन्द्र स्थापना गरिनेछ ।
५४. पोषण केन्द्र तथा पोषण लक्षित सामुदायिक कार्यक्रम सञ्चालन गरिनेछ ।
५५. महिलाहरूको प्रजनन अधिकारको सुनिश्चित गर्दै प्रजनन स्वास्थ्य लगायत अन्य रोगको लागि विशेषज्ञ डाक्टरहरूको व्यवस्था गरी शिविर सञ्चालन गरिनेछ ।
५६. हालको कुपोषण दरलाई न्यूनीकरण गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
५७. शतप्रतिशत स्वास्थ्य, संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा उपलब्ध गराइनेछ ।
५८. घर परिवार, विद्यालय, सार्वजनिक स्थल, सभा भेलाहरूमा जड्क फुडलाई न्यूनीकरण गर्दै स्थानीय अगानिक खाद्यवस्तुको प्रयोगलाई बढवा दिइनेछ ।
५९. महामारी, विपद् तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापनको लागि आवश्यक प्रबन्ध गरिनेछ ।
६०. जेष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य विमा तथा सहज औषधोपचारको प्रबन्ध मिलाइनेछ ।
६१. पोपणयुक्त गाउँपालिका बनाइनेछ ।

ग. खानेपानी, फोहोरमैला व्यवस्थापन तथा सरसफाई नीति:-

“एक घर एक धारा तथा सरसफाई हाम्रो लक्ष्य
स्वास्थ्य, समृद्ध तथा समुन्नत भविष्य”

१. नागरिकहरूलाई सुरक्षित खानेपानीको व्यवस्था गर्ने क्रमिक रूपमा एक घर एक धारा अभियानलाई निरन्तरता दिई सुरक्षित पिउने पानी व्यवस्था गर्ने नीति लिइनेछ ।
२. आफ्नो घर, टोल, बस्ती, वडा र गाउँपालिका सफा र सुरक्षित बनाउन पूर्ण सरसफाई उन्मुख योजनालाई कार्यान्वयनमा ल्याइने र सरसफाईका सूचकहरू तोकी कायान्वयन भए नमएको अनुगमन गरिनेछ ।
३. खानेपानीका मुहान र जलाधार क्षेत्रको संरक्षण गरिनेछ ।
४. फोहोरमैला सकलन, वर्गीकरण र यसको उचित व्यवस्थापनलाई धप प्रभावकारी बनाइनेछ । साथै फोहोरलाई मोहोरमा रूपान्तरण गर्ने नीति लिइनेछ ।
५. विभिन्न खानेपानी तथा सिंचाई आयोजनहरूका उपभोक्ता समितिलाई जलस्रोत उपयोग सम्बन्धी ऐन तथा कार्यविधिको दायराभित्र ल्याई जलस्रोत आपूर्तिलाई व्यवस्थित गर्ने नीति लिइनेछ ।

४. उचित ढल व्यवस्थापन नीति लिइनेछ ।
५. जलाधार तथा खानेपानीहरूको मुहान संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।
६. सबै नागरिकमा स्वच्छ खानेपानीको पहुँच भएको गाउँपालिका घोषणा गरिनेछ ।
७. “सफा र सुन्दर गाउँ — सबै मिलि बनाओ” नीति अवलम्बन गरिनेछ ।
८. सफा मस्याङ्गी अभियानलाई निरन्तरता दिइनेछ ।
९. फोहोरमैला सङ्कलन, प्रशोधन, पुनप्रयोग, तथा व्यवस्थापनको प्रभावकारी गुरुयोजना बनाई थप व्यवस्थित गरिनेछ ।
१०. फोहोर मैला व्यवस्थापन र सरसफाई सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
११. प्लाष्टिक र शिशाजन्य वस्तुको प्रयोगलाई न्युनीकरण गर्दै दुना टपरी जस्ता स्थानीय श्रोत साधनवाट निर्मित सामाग्रीको प्रयोगलाई बढवा दिइनेछ ।
१२. प्लाष्टिकमुक्त गाउँपालिका बनाइनेछ ।

घ. युवा तथा खेलकुद विकास नीति:-

“बालबालिका तथा युवा सबैको खेलकुदमा अभियान
स्वस्थ र दीर्घ जीवन मस्याङ्गी गाउँपालिकाको पहिचान”

१. नियमित शारीरिक व्यायम र योग सम्बन्धी क्रियाकलापलाई अभिवृद्धि गर्ने नीति लिइनेछ ।
२. मस्याङ्गी गाउँपालिका खेलकुद विकास समितिको गठन गरी खेलकुदको योजनावद्व विकास गरिनेछ ।
३. वडा स्तरीय मस्याङ्गी रनिड शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
४. एक वडा एक खेलमैदान निर्माण गरी खेलकुदको विकासमा जोड दिइनेछ ।
५. अन्तर विद्यालय शहीद सुकमान स्मृति रनिड शिल्ड प्रतियोगिता सञ्चालन गरिनेछ ।
६. एक विद्यालय एक खेलकुद शिक्षकको व्यवस्था गरिनेछ ।
७. गाउँपालिका भित्र अन्तर क्लब स्तरीय खेलकुद गतिविधिहरु सञ्चालन गरिनेछ ।
८. स्थानीय पाठ्यक्रममा खेलकुदलाई समावेश गरिनेछ ।
९. व्यवसायिक खेलाडीको प्रवर्द्धनका लागि जीविकोपार्जन गर्न गाउँपालिका स्तरीय विशेष भत्ताको व्यवस्था गरिनेछ ।
१०. याफिटड, क्यानोनिड, प्यारागलाइडिड, माउन्टेनेयरिड, स्केटिड, डाउन हिल साइकिलड जस्ता शाहसिक खेलको व्यवस्था गरी यसलाई पर्यटन विकाससँग जोडिनेछ ।
११. वैदेशिक रोजगारलाई न्यूनीकरण गर्दै सीप विकास, स्थानीय श्रोत साधनको सहि परिचालन, बाँझो जग्गा जमिनको सामूहिक तथा सहकारी खेती प्रणाली, जलश्रोत तथा पर्यटनको विकास गरी युवा रोजगारको प्रवर्द्धन गरिनेछ ।
१२. वडा तथा गाउँपालिकास्तरीय युवा क्लबहरूको सञ्चाल गठन गरी युवा रोजगार तथा स्वरोजगारको सुनिश्चितताको लागि अभियान अगाडी बढाइनेछ ।

१३. युवा उद्यमशीलता विकास तालिम, व्यावसायिक सिपमूलक शिक्षा र इन्टर्नेशिपको व्यवस्था गरिनेछ।
१४. छुवाछुत, दाइजो, जातीय तथा लैंगिक भेदभाव, अन्धविश्वास, कुसंस्कारजस्ता सामाजिक कुरीति हटाउँदै समाजको रूपान्तरणमा युवाहरूको भूमिका बढाइनेछ।
१५. युवाहरूको राजनीतिक संलग्नता र नेतृत्व क्षमता विकास गर्दै सामाजिक, आर्थिक र राजनीतिक माध्यमकाटि स्थानीय विकास निर्माणमा युवा परिचालन गरिनेछ।
१६. विपद् महामारी, विकास निर्माण कार्य, सरसफाइ तथा वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धिमा युवा स्वयंसेवकहरूको परिचालन गरिनेछ।
१७. जिल्ला र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ।
१८. संघ तथा प्रदेश सरकारको सहकार्यमा गाउँपालिकाभित्र एक बहुउपयोगी खेलमैदान र कवडहल निर्माणका लागि आवश्यक पहल गरिनेछ।

ड. संस्कृति, लक्षित वर्ग, लैंगिक समानता तथा सामाजिक समावेशीकरण

अ. संस्कृति नीति:-

“बचाओ हाम्रा भएका सबै कला संस्कृति
सुन्दर हाम्रो मस्याङ्गीको प्रकृति”

१. परम्परागत प्राचीन मौलिक संस्कार संस्कृतिको संरक्षण, जगोन्ना विकास र प्रवर्द्धनमा जोड दिइनेछ। वालुन, सोरठी, घाटु, कृष्ण चरित्र, सेर्गा, तमरोछोरी, झ्याउरे, तामाड सेलो, भजन, चुइका जस्ता साँस्कृतिक सम्पत्ति तथा परम्परागत पञ्चेवाजा तथा अन्य लोक वाजाहरूको संरक्षणमा जोड दिइनेछ।
२. साँस्कृतिक सङ्ग्रहालय स्थापनामा उचित पहल गरिनेछ।
३. पुरातात्त्विक महत्वको स्थान र सामग्रीको पहिचान तथा संरक्षण गरिनेछ।
४. परम्परागत पानी घट्ट, ढिकी जाँतोको संरक्षण प्रवर्द्धन गरिनेछ।
५. स्थानीय कला, संस्कृति, भेषभुपाको संरक्षण गर्ने नीति लिइनेछ।
६. राष्ट्र कवि माधव प्रसाद घिमिरे र कविवर डिल्लीजङ्ग गुरुडको नाममा साहित्य प्रतिष्ठान गठन गरी साहित्यिक कार्यक्रम सञ्चालन गरिनेछ।
७. घेर्मु १६ ओं शताब्दीको घले राजाको राजधानी भएको ऐतिहासिक स्थल संरक्षण संवर्द्धन गरिनेछ।

आ. महिला समानता र सशक्तीकरण:

“अवसर र अधिकारमा महिला पुरुष दुवै बराबरी
विभेद, हिंसा तथा असमानता विरुद्ध हाम्रो खवरदारी”

१. स्थानीय तहको रोजगारी, उपभोक्ता समिति र व्यवस्थापन समिति गठन गर्दा कम्तीमा ५० प्रतिशत महिलाहरूको सहभागिता सुनिश्चित गरिनेछ।
२. महिलाको सम्पत्तिमा अधिकार स्थापित गर्ने महिलाको नाममा पास हुने घर जग्गाको रजिष्ट्रेसन शुल्कमा छुट गरिनेछ।

- १०
३. महिला लक्षित आयमूलक तथा सीप विकास तालिम व्यवस्था गरी कार्यान्वयनमा ल्याइने छ ।
 ४. महिला विरुद्धको विभेदकारी कानुन सामाजिक मूल्य मान्यताको अन्त्य गरी समतामूलक समाजको स्थापना गरिनेछ ।
 ५. वडा तथा गाउँपालिकास्तरीय महिला सञ्चाल गठन गरी महिला सशक्तीकरणको अभियानलाई अगाडि बढाईनेछ ।
 ६. वालविवाह, लौकिक हिंसा, घरेलु हिंसा, बोक्सी जस्ता अमानवीय कुराहरुको निर्मुल पार्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
 ७. नीति निर्माणको तहमा महिलाको उपस्थितिलाई प्राथमिकतामा राख्दै दलित, आदिवासी, जनजाति महिला एव अल्पसंख्यक महिलाका समस्यालाई ध्यान दिई विशेष कार्ययोजना निर्माण गरिनेछ ।
 ८. एकल महिलाहरुको लागि आय आर्जन तथा सीप विकासको व्यवस्था गरिनेछ ।
 ९. एकल महिला सञ्चाल गठन गरिनेछ ।
 १०. बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।

इ. जेष्ठ नागरिक:

**“मस्याङ्गी गाउँपालिकाको एउटै लक्ष्य
जेष्ठ नागरिकहरुको सम्मानित र सुरक्षित भविष्य”**

१. जेष्ठ नागरिकहरुको अनुभव तथा सीप पछिल्लो पुस्तामा हस्तान्तरण गर्नका लागि प्रत्येक वडामा वडा स्तरीय जेष्ठ नागरिक मञ्च, जेष्ठ नागरिक मिलन केन्द्र वा सञ्चाल गठन गरिनेछ ।
२. ६० वर्ष देखि ६७ वर्ष उमेर समूहका एकल पुरुषलाई सम्मान स्वरूप मासिक सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनेछ ।
३. वार्षिक रूपमा कम्तीमा एकपटक जेष्ठ नागरिकहरुलाई धार्मिक पर्यटकीय ऐतिहासिक स्थलहरुमा सद्रावना तथा देशदर्शन भ्रमण गराइनेछ ।
४. जेष्ठ नागरिक योगाभ्यास केन्द्रको स्थापना गरिनेछ ।
५. जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।

ई. बालबालिका:

**“बालबालिका भविष्यका कर्णधार
गाउँपालिका निर्माणका आधार”**

१. विपन्न वर्गका बालबालिकाको सर्वाङ्गीण विकास गर्न वालसंरक्षण अनुदानको व्यवस्था गरिनेछ ।
२. गरीव असहाय अपाङ्ग अशक्त बालबालिकाको लागि शिक्षा स्वास्थ्यमा पहुँच पुऱ्याउन विशेष व्यवस्था गरिनेछ ।
३. वडा स्तरीय बाल उद्यान, बाल मनोरञ्जन स्थल, बालगृह आदिको व्यवस्था गरिनेछ ।
४. विद्यालय स्तरीय वडा स्तरीय र गाउँपालिका स्तरीय बालकलव गठन गरिनेछ ।
५. बालबालिकामा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउन अन्तरविद्यालय गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।

- ४
६. वालमैत्री स्थानीय शासन सम्बन्धी सूचकहरु पूरा गर्ने गरी वालमैत्री वडा घोषण गुदै वालमैत्री गाउँपालिका घोषण गरिनेछ ।
 ७. पोषणको स्थितिले जोखिमयुक्त बालबालिकालाई लक्षित गरी बच्चा र आमाको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
 ८. बालश्रमको अन्त्य, बालमैत्री शासन तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
 ९. गैसस र सामाजिक तथा धार्मिक संस्थाहरूसंग सहकार्य गरी अनाथालय, सेवाकेन्द्र तथा आश्रम निर्माण गरिनेछ ।

उ. अपाङ्ग, असहाय र अल्पसंख्यक:

“शिक्षा सीप प्रतिनिधित्व अवसर र रोजगारी

अपाङ्ग, असहाय र अल्पसंख्यक स्थानीय सरकारको जिम्मेवारी”

१. अपाङ्ग, अशक्त, अल्पसंख्यकहरूलाई शिक्षा आयआर्जन सम्बन्धी सीप विकास र राहतको विशेष कार्यक्रमको व्यवस्था गरिनेछ ।
२. लोपोन्मुख, सीमान्तकृत, तेस्रो लिङ्गी, अपाङ्ग, अशक्त र अल्पसंख्यकहरूको गाउँपालिका स्तरीय अभिलेख राखी सहयोगको व्यवस्था मिलाइनेछ ।
३. अपाङ्ग, अशक्त र अल्पसंख्यकहरूको पहिचान, प्रतिनिधित्व र हकको व्यवस्था गरिनेछ ।
४. अपाङ्गताको अवस्था हेरी सो व्यक्ति वा परिवारलाई लक्षित गरी विशेष सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।
५. गुवर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइनेछ ।

ऊ. दलित:

“विभेद र छुवाछुत मुक्त गाउँपालिका निर्माण
मस्याइदी गाउँपालिकाको प्रमुख अभियान”

१. शिक्षामा समान पहुँच स्थापित गर्न दलितहरूका लागि विशेष शैक्षिक कार्यक्रमको व्यवस्था गरिनेछ ।
२. दलितहरूको वीचमा स्वरोजगार सिर्जना गर्न सर्वसुलभ कर्जा, लघुकर्जा, प्रविधि र उद्यमशिलता तथा आयमूलक तालिम आदिको व्यवस्था गरिनेछ ।
३. वडा तथा गाउँपालिकास्तरीय दलितहरूको सञ्चाल, मञ्च, मिलनकेन्द्र गठन गरी सशक्तीकरणको अभियानमा अगाडी बढाइनेछ ।
४. दलितहरूले गर्दै आएको पेशा तथा व्यवसायलाई संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यक्रमको व्यवस्थापन गरिनेछ ।
५. छुवाछुतलाई सामाजिक र कानुनी अपराधको रूपमा लिई सामाजिक विभेदको अन्त्य गरिनेछ ।
६. संविधानमा उल्लेख भएका दलितका हक सम्बन्धी कार्यक्रमहरू सङ्ग तथा प्रदेशको सहकार्यमा अघि बढाउने व्यवस्था गरिनेछ ।

(१०)

ए. जनजाति:

“शिक्षा, स्वास्थ्य, रोजगार — सबै जनजातिको साझा अधिकार”

१. शिक्षा, स्वास्थ्य र रोजगारमा समान पहुँचका लागि विशेष व्यवस्था गरिनेछ ।
२. सबै जातजातिको पहिचानका लागि जातीय सङ्ग्रहालयको स्थापना गरिनेछ ।
३. जनजातिहरूको सीपमा आधारित घरेलु उद्योगधन्दाहरू राडी पाखी, कछुखु, चोया, डोका आदिको संरक्षण एव व्यवसायिक उत्पादनमा जोड दिइनेछ ।
४. जनजातिहरूको धर्म संस्कृति, चाडपर्व परम्परा संरक्षण र प्रवर्द्धन लागि जनजाति लगायत सबै जातजातिहरूको पहिचान र उत्थानका लागि समावेशी आयोग मार्फत अगाडी बढाउन प्रयोग गरिनेछ ।
५. बडा तथा गाउँपालिका स्तरीय जनजातिहरूको सञ्चाल, मञ्च, मिलनकेन्द्र गठन गरी जनजाति हकहित तथा अधिकारको संरक्षण गरिनेछ ।

ऐ. बालविवाह, लैङ्गिक हिसा सामाजिक कुरीति, विभेद र छुवाछुत अन्त्य गर्ने अभियान सम्बन्धी नीति:

१. बालविवाह गर्नु कानुनको विपरित र अपराध समेत भएकाले बाल विवाह अन्त्य गर्ने विद्यालय र बडा स्तरीय भेला गरी कानुनी सचेतना र सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
२. लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ ।
३. सामन्ती राज्य व्यवस्थाले दलित समुदायमाथि गर्ने गरेको जातीय विभेद व्यवस्थाका कारण कायम रहेको दलन, वहिष्करण, जातीय भेदभाव तथा छुवाछुत, अन्त्य गर्नका लागि गाउँपालिकाले गरेको सार्वजनिक प्रतिवद्धतालाई कार्यान्वयन गरिनेछ ।
४. महिलाहरू माथि लिङ्गकै आधारमा हुने भेदभाव, हिसा, अपहेलना र वहिष्करण अन्त्य गर्ने अभियान सञ्चालन गर्दै सहिला माथि हुने हिसाको दोषी माथि कानुनी कारबाही बढाउन आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिनेछ ।

❖ शहिद तथा वेपत्ता योद्धा र शहिद परिवार सम्बन्धी नीति:

१. जनयुद्धका चरणमा बलिदान गर्नुहुने महान शहिदहरू को पिला धिमिरे (आस्था), परशुराम गुरुड, सुक बहादुर बि.क. एण्डु क्षेत्री, वेपत्ता योद्धा तेज बहादुर भण्डारी, महिनी भ्रष्टाचार विरुद्धको आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सुकमान गुरुडको सम्मान र सम्झनामा खुदी बजारमा स्थापना गरिएको शहिद तथा वेपत्ता स्मृति भवनलाई सार्वजनिक पुस्तकालयको रूपमा स्थापना गरिनेछ ।
२. गाउँपालिकाको संरक्षकत्वमा स्थापना गरिएको शहिद तथा वेपत्ता स्मृति अध्ययन केन्द्रलाई आवश्यक सहयोग गरी शहिद तथा वेपत्ता योद्धाको स्मरणमा स्मृति कार्यक्रमहरू सञ्चालन गर्ने र जीवनीहरू प्रकाशन गर्ने आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिनेछ ।
३. शहिद तथा वेपत्ता योद्धा स्मृति पार्क निर्माणका लागि आवश्यक पहल गरिनेछ ।

(१०)

४. गणतन्त्र प्राप्तिको निम्नि सञ्चालित जनयुद्धको क्रममा तत्कालीन शाही सत्ताबाट वेपता पारिएका तत्कालीन शिक्षक तथा सामाजिक अभियन्ता तेज वहादुर मण्डारीको स्थिति सार्वजानिक गर्न संघीय सरकार र मातहतका निकायसँग आवश्यक पहल गरिनेछ ।

❖ राष्ट्रिय व्यक्तित्व, स्थानीय राजनैतिक, सामाजिक अभियन्ताहरुको सम्मान तथा स्मरण सम्बन्धी नीति:-

१. गाउँपालिकाको भूगोलभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तित्वहरु सरदार वीर भक्ति थापा, राष्ट्रकवि माधव प्रसाद घिमिरे, डा. हर्क गुरुड, कविवर डिल्लीजङ्ग गुरुड, डा. सूर्य सुवेदी लगायत विभिन्न कालखण्डका जनप्रतिनिधि, शैक्षिक व्यक्तित्व र सामाजिक अभियन्ताहरुको जीवनी प्रकाशन गर्न आवश्यक समन्वय, सहजीकरण र सहयोग गरिनेछ ।
२. राष्ट्रकवि माधव प्रसाद घिमिरे र डा. हर्क गुरुडको सम्मान तथा स्मरणमा बेसीशहर—चामे सडकको नामाकरणका लागि सङ्गीय सरकार र प्रदेश सरकारसँग आवश्यक पहल गरिनेछ ।

❖ मदिरा नियन्त्रण अभियान:-

१. मदिरा नियन्त्रण सम्बन्धी कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

२. अनियन्त्रित मदिरा सेवनका कारण सामाजिमा हुने झै—झगडा मानव स्वास्थ्यमा पद्दै गएको असरहरूलाई मध्य नजर राख्दै मदिरा सेवनलाई निरुत्साहित गर्न मदिरा सेवनबाट मानव स्वास्थ्यमा पर्ने असर र समाजमा उत्पन्न हुने समस्याहरुको वारेमा सचेतना फैलाउने नीति अवलम्बन गरिनेछ ।

❖ वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीति:-

“घरघर बस्ती बस्ती सबैतिर जागौ

वन तथा वातावरण संरक्षणमा लागौ”

१. गाउँपालिकाका विपद् जोखिम क्षेत्रहरुको पहिचान तथा नक्साङ्कन गरी आवश्यकता अनुसार बस्ती स्थानान्तरणको नीति लिइनेछ ।
२. विपद् व्यवस्थापन योजना तर्जुमा र कार्यान्वयन गरिनेछ ।
३. भू—क्षय तथा नदी नियन्त्रण, सेनेटरी ल्याण्डफिल्ड साइट निर्माण, जग्गा पुनर्स्थापना जलवायु परिवर्तन, प्राकृतिक ताल तलैया र सिमसार क्षेत्रको संरक्षण गरिनेछ ।
४. भू—क्षय बाढी पहिरो अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, खडेरी, सुखा, भूकम्प, महामारी रोग जस्ता विपदको उचित व्यवस्थापन गरिनेछ र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
५. लघुविद्युत, सौर्य तथा वायु ऊर्जा, वायोग्रायाँस र ग्रामीण ऊर्जा सुधारिएको चुल्हो जस्ता नवीकरणीय ऊर्जाको व्यवस्था गरिनेछ ।
६. राष्ट्रिय वनलाई सामुदायिक तथा कबुलियत वनमा ल्याई संरक्षण गरिनेछ ।

- ०
७. चिराइतो, सतुवा, पाँचऔले, बनलसुन, निरमसी, तेजपत्ता, अमला, हरोवर्ण, चिउरी, यासगुम्बा, जटामसी, टिमुर, सर्पगन्धा, पिप्ला, लप्सी जस्ता जडीबुटी तथा बनजन्य बस्तुलाई सङ्गलन प्रशोधन तथा व्यवसायिक खेती गरी रोजगारी सिर्जना गरिनेछ ।
८. ACAP तथा MCAP सँग सहकार्य गरी वन, वन्यजन्तु संरक्षण गर्ने र पर्यटन व्यवसायलाई प्रवर्द्धन गरिनेछ ।
९. जल स्थल र ध्वनि प्रदूषण कम गर्नको लागि विषय विजहरुसँग आवश्यक परामर्श गरी नियन्त्रणको प्रयास गरिनेछ ।
१०. सार्वजनिक स्थल तथा बजारहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
११. वनजन्य कच्चा पदार्थसँग आधारित घरेलु उद्योगहरुको प्रवर्द्धनमा जोड दिइनेछ ।
१२. सबै घरधुरीहरुलाई धुवाँरहित भान्धाघरको रूपमा विकास गरिनेछ ।
१३. पूर्वाधार विकास कार्य गर्दा बायोइन्जिनियरिङमा जोड दिइनेछ ।
१४. विपद्वाट हुने मानवीय तथा भौतिक क्षति रोक्न भूसंरक्षण तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यहरु र नदी तटबन्धन तथा बाढी नियन्त्रणसम्बन्धी कार्यहरु गरिनेछ ।
१५. वन डैंडेलोवाट हुनसक्ने क्षति रोक्ने प्रतिकारात्मक तथा उपचारात्मक कार्यक्रम तय गरिनेछ ।
१६. विभिन्न प्रकारका विपद्हरुको सामना गर्न पूर्वतयारी तथा आपतकालीन उद्धार, राहत एवं पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरु गरिनेछ ।
१७. वनक्षेत्रमा हुने मानवीय अतिक्रमण रोक्न प्रदेश र सङ्गसँग सहकार्य गरिनेछ ।
१८. सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा जडीबुटी एवं वन पैदावर उत्पादन, प्रशोधन तथा बजारीकरणसम्बन्धी कार्यहरु गरिनेछ ।
१९. सरकारी वनको संरक्षण, वैज्ञानिक वन व्यवस्थापनमा जोड दिई सामुदायिक वनहरुको व्यवसायिकरण र वृक्षरोपणमा जोड दिइनेछ ।
२०. फोहोरमैलाको उचित व्यवस्थापन गरी वातावरण संरक्षण र सरसफाइमा जोड दिइनेछ ।
२१. वन्यजन्तु तथा जडीबुटी चोरी शिकारी, निकासी, अनियन्त्रित वन फडानी, डेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कानुनी कारवाहीलाई कडाईका साथ लागू गरिनेछ ।
२२. ढुङ्गा गिटी, बालुवा जस्ता प्राकृतिक स्रोतको प्रयोग र परिचालन गर्दा स्थानीय जनतासँग समन्वय गर्ने नीति लिइनेछ ।
२३. विपद्वाट आइपर्ने मानवीय तथा भौतिक क्षतिको अवलोकन गरी विपद् व्यवस्थापन कोषबाट कार्यविधि अनुसार राहत वितरणलाई निरन्तरता दिइनेछ ।
२४. सार्वजनिक जग्गालाई लिजमा दिई उपयोग गर्ने नीति लिइनेछ ।
२५. वडास्तर र गाउँपालिकास्तरमा बनेको विपद् व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, रेडक्रस जस्ता संघ संस्थाहरुसँग सहकार्य गर्दै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ ।
२६. जलवायु परिवर्तनले मानव र जीवजन्तुमा पर्दै गएको प्रतिकुलतालाई अनकुलतामा ल्याउन स्थानीय जलवायु अनकुलन योजना र सामुदायिक अनकुलन योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
२७. दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणमा जोड दिइनेछ ।
- ०

❖ पूर्वाधार विकास नीति:

क. सडक, भवन तथा पुल:-

“मस्याइदी गाउँपालिकाको आधुनिक भौतिक पूर्वाधार

नमुना गाउँपालिका पहिचानको पहिलो आधार”

१. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ को उपदफा २ मा गाउँपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरीय सडकको दायाँ बायाँ अधिकार क्षेत्र (राइट अफ वे) पालना गराउनु पर्ने व्यवस्था भए अनुसार यस गाउँपालिका भित्र पर्ने सडकको मापदण्डको लागि आवश्यक कानून बनाइ लागू गरिनेछ ।
२. घोडेटो र गोरेटो बाटोहरूको मर्मतका लागि आवश्यक बजेटको व्यवस्था गरी निर्माण कार्य अगाडी बढाइनेछ ।
३. अन्तर्पूर्ण चक्रीय वैकल्पिक पैदल मार्गको संघ तथा प्रदेश सरकारको साझेदारीमा निर्माण कार्यलाई अगाडी बढाउन आवश्यक पहल गरिनेछ ।
४. अधुरा बडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न गरिनेछ ।
५. गाउँपालिका भित्र आवश्यक ठाउँहरूमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
६. सामुदायिक भवनहरूको मर्मत सम्भारमा विशेष ध्यान दिइनेछ ।
७. सडकले काटिएको जग्गाहरूको लगत कट्टा गर्न आवश्यक पहल गरिनेछ ।
८. गाउँपालिकाको प्रशासकीय भवन निर्माणको प्रक्रियालाई अगाडी बढाइनेछ ।

ख. विद्युत तथा ऊर्जा विकास नीति:-

“विद्युतीकरण गरी उज्यालो बनाओ गाउँभरि

मस्याइदी गाउँ सरकारको जिम्मेवारी”

१. एक मेगावाट सम्मको जलविद्युत आयोजनाको सम्भावना अध्ययन गरी सार्वजनिक-निजी साझेदारीमा सञ्चालन गर्नको लागि आवश्यक कार्यविधि तर्जुमा गरिनेछ ।
२. सङ्ग, प्रदेशसँगको सहकार्यमा विद्युतीय चुल्हो वितरणको नीति लिइनेछ ।
३. गाउँपालिका भित्रका विद्युतको पहुँच नपुगेका बस्तीहरूमा विद्युत विस्तारको नीति लिइनेछ ।
४. विद्युतको गुणात्मक स्तरमा वृद्धि गर्न सम्बन्धित सबै निकायसँग समन्वय गरिनेछ ।
५. वैकल्पिक ऊर्जामा संघ र प्रदेश सरकारसँग अनुदान माग गरी होमस्टे सञ्चालन भएका बस्तीहरू र बजार क्षेत्रहरूमा सोलार वत्तीको व्यवस्था गरिनेछ ।
६. “मस्याइदी गाउँपालिकाको पानी ऊर्जामा लगानी” लाई अभियानको रूपमा अगाडी बढाई हाइड्रोमेट्री गाउँपालिका घोषणा गर्न आवश्यक प्रक्रिया अगाडी बढाइनेछ, साथै गाउँपालिकाभित्र निर्माणाधीन जलविद्युत आयोजनाहरू समयमा नै सम्पन्न गर्नका लागि आवश्यक समन्वय, सहजीकरण र सहयोग गरिनेछ ।
७. मस्याइदी, खुदी र डाढी करीडोरमा सञ्चालन हुने जलविद्युत आयोजनाहरूलाई EIA अनुसार छरछिमेक कार्यक्रम सञ्चालनमा गाउँपालिकाको समन्वयमा पारदर्शी रूपमा सञ्चालन गर्न लगाइने छ ।

- (Signature)
८. सञ्चालित जलविद्युत आयोजनाहरूमा स्थानीय स्रोत, साधन र श्रमको उपयोगमा आवश्यक पहल गरिनेछ ।
 ९. जलश्रोत र जलविद्युतको विकासलाई मस्याइदी गाउँपालिकाको रोजगारी, समृद्धि र विकासको पहिलो आधार बनाइनेछ ।
 १०. अल्पकालीन, मध्यकालीन तथा दिर्घकालीन योजना बनाइ मस्याइदी गाउँपालिकालाई हाइड्रो मैत्री गाउँपालिका घोषणा गरी साना जलविद्युत आयोजना आन्तरिक लगानीबाट र मझौला तथा ठूला आयोजनाहरू प्रदेश, संघ तथा विदेशी लगानीबाट निर्माण गर्ने नीति अनुशारण गरिनेछ ।
 ११. ग्रामीण विद्युतीकरणमा विशेष जोड दिइनेछ ।
 १२. जीर्ण पोलहरूलाई स्टिल पोल, सिङ्गल फेजहरूलाई थ्री फ्रेजमा परिणत गर्दै ट्रान्सफरमरहरूको क्षमता र गुणस्तरता ध्यान दिँदै विद्युतीकरणको स्तर उन्नतिमा जोड दिइनेछ ।
 १३. बायोग्रास, सौर्य ऊर्जा, वायुऊर्जा, लघु जलविद्युतलगायतका वैकल्पिक ऊर्जाका प्रयोगबाट सबै परिवारमा आधुनिक ऊर्जा पुँ-याइनेछ ।

ग. आवास व्यवस्था:

१. सङ्घ र प्रदेशसँगका सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद् पीडित आवास, दलित तथा विपन्न समुदायको आवास कार्यक्रम अघि बढाइनेछ ।
२. बजार तथा सडक क्षेत्रमा भवन संहिता एवं मापदण्डको तर्जुमा गरी कार्यान्वयन र अनुगमन गरिनेछ ।
३. घर नक्सा पास प्रणालीलाई कार्यान्वयनमा ल्याई घर भवन निर्माणको नियमित अनुगमन गरिनेछ ।
४. राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
५. भूमिहीन तथा सुकुम्बासीहरूको तथ्याङ्क सङ्खलन गरी “आवास तथा रोजगार कार्यक्रम” अगाडी बढाइनेछ ।
६. एक गाउँ एक बहुउद्देश्यीय सामुदायिक भवन निर्माण तथा स्तरोन्नति गरिनेछ ।
७. स्वच्छ हराभरा वातावरणमैत्री शहर, मस्याइदीको रहर भन्ने नाराका साथ व्यवस्थित बजार विकास कार्यक्रमलाई जोड दिई आगामी १० वर्ष भित्र नगर पालिकामा विकास गरिनेछ ।
८. एकवटा एक स्मार्ट गाउँ, मस्याइदी गाउँपालिकालाई नमुना बनाउँ भन्ने नाराका साथ स्मार्ट गाउँ निर्माणको सूचक तयार गरी पाँच वर्षमा कम्तीमा ९ स्मार्ट गाउँ तयार गरिनेछ ।

❖ न्यायिक नीति (मेलमिलाप सम्बन्धी)

“न्याय, मेलमिलाप शान्ति हाम्रो मूल मन्त्र
दीगो विकास, आपसी सद्वाव र लोकतन्त्र”

१. स्थानीय सरकारलाई संविधानले न्यायिक अधिकार समेत प्रदान गरेकाले न्यायिक समिति मार्फत समाजमा हुने विवादलाई मेलमिलाप गराउने र अन्यायमा परेका पीडित व्यक्तिहरूलाई क्षतिपूर्ति सहितको न्याय दिलाउने व्यवस्था गरिनेछ ।

(Signature)

- (1)
२. न्यायमा स्थानीय जनताको पहुँच र सुनिश्चितता छिटो छरितो गरिनेछ ।
 ३. न्यायिक समितिका फैसलाहरूको कार्यान्वयन र सो को अनुगमन गरिनेछ ।
 ४. विपन्न तथा गरिबका लागि निःशुल्क कानुनी सेवाका लागि सहयोग र सहकार्य गरिनेछ ।
 ५. मानव अधिकारको संरक्षण र मानव अधिकार हननको अवस्थाको अनुगमन तथा आवश्यक कारबाही गरिनेछ ।
 ६. समाजमा साम्प्रदायिक सद्राव र सामाजिक एकतालाई सुदृढ बनाइनेछ ।
 ७. द्वन्द्वबाट विस्थापित तथा पीडितहरूलाई विशेष कार्यक्रमको व्यवस्था गरिनेछ ।
 ८. बडाहरूमा मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलाप कार्यलाई प्रभावकारी रूपमा अगाडी बढाइनेछ । न्यायिक समिति सदस्य र मेलमिलाप कर्ताहरूको क्षमता विकासका लागि पुनर्ताजगी तालिम सञ्चालन गरिनेछ ।
 ९. कानुनी सचेतना र कानुन सम्बन्धी अभिमुखीकरण गर्न आधारभूत र माध्यमिक विद्यालयका विद्यार्थीहरु, टोल सुधार समिति, आमा समूह, युवा क्लबका सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
 १०. न्यायिक समिति मार्फत वालविवाह, जातीय भेदभाव, छुवाछुत, लैङ्गिक हिसा उन्मुलन, मदिरा नियन्त्रण अभियान सञ्चालन गरिनेछ ।
 ११. न्यायपूर्ण समाज निर्माणको लागि समाजमा घट्ने कुलत, जुवातास अन्त्यको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका साथै युवा क्लब, आमा समूहको साझा सक्रियतामा सार्वजनिक स्थलहरूमा मदिराजन्य वस्तुको उपभोगमा नियन्त्रण गरिनेछ ।
 १२. न्यायिक समितिलाई सहजीकरण गर्न एक जना कानूनी सहायकको व्यवस्था गरिनेछ ।

❖ भूमि नीति:-

१. भू—उपयोगको नीतिअवलम्बन गरी जमिनको माटो परीक्षण गरी उचाइ अनुसारको सम्भावना भएको कृषि उत्पादनका लागि उर्वर भूमिको उपयोगमा जोड दिइनेछ साथै उर्वरशील समर्थर भू भागमा वस्ती विकासमा रोक लगाई सिंचाइको व्यवस्था गरी जमिनलाई अधिकतम उपभोगमा ल्याइन पहल गरिनेछ ।
 २. बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरी कृषि वनसँग सम्बन्धित खेती सञ्चालन गर्नलाई प्रोत्साहन गरिनेछ ।
 ३. सार्वजनिक जग्गाहरूको पहिचान, लगत सङ्कलन, संरक्षण र उपयोगको नीति लिइनेछ ।
 ४. खाद्यबाली, नगदेवाली, फलफूल, तरकारी, जडीबुटीको क्षेत्र निर्धारण गरी उत्पादन वृद्धि गरिनेछ ।
 ५. जमिन बाँझो राख्र नपाइने नीति अवलम्बन गर्दै भूउपयोग कार्यक्रम लागू गरिनेछ ।
 ६. पुराना तथा ऐतिहासिक गाउँवस्तीहरूको सुधार, पूर्वाधार विकास तथा विस्तार गरिनेछ ।
 ७. जोखिमयुक्त वस्ती, घरहरूको स्थानान्तरण तथा व्यवस्थापन गरिनेछ ।
 ८. सङ्घ तथा प्रदेश सरकारको सहयोगमा भूमि बैड्को स्थापना र व्यवस्थापन गरिनेछ ।
 ९. सार्वजनिक जग्गा संरक्षण र विकास तथा व्यवस्थापन गरिनेछ ।
 १०. नापी नक्सा डिजिटाइजेसन तथा पुनः नापीसम्बन्धी कार्यहरू गरिनेछ ।
- (2)

❖ संस्थागत संरचना, सेवाप्रवाह, सुशासन तथा पारदर्शिता सम्बन्धी नीति:-

“सेवा दिन्छौं जनतालाई सधै समझी हाम्रो
बनाउछौं मस्याइदीलाई सबै भन्दा राम्रो”

१. प्रत्येक नागरिकलाई सूचनाको हक भएकाले गाउँपालिकाभित्र भएका विभिन्न योजना, कार्यक्रम, निर्णय, खर्च तथा अन्य सूचनाहरु गाउँपालिकाको आधिकारिक वेबसाइट तथा अन्य विद्युतीय माध्यमबाट सूचना प्रसारण गर्ने व्यवस्था गरिनेछ ।
२. गाउँपालिकाले प्रवाह गरेको सेवा तथा कार्यान्वयनमा रहेका आयोजना तथा विभिन्न विषयहरूलाई जनता सामु लैजान तथा जनताको पृष्ठपोषण लिन एक आर्थिक वर्षमा कम्तीमा दुई पटक सार्वजनिक सुनुवाइको कार्यक्रम राखिनेछ ।
३. राजस्व सङ्कलन प्रणालीलाई अनलाइन बनाइनेछ ।
४. यस गाउँपालिकामा कार्यरत कर्मचारीहरुको लागि निजहरूको तलब स्केलबाट ५ प्रतिशत रकम कट्टा गरी सो रकममा पालिकाको कोषबाट शत प्रतिशत रकम थप गरी सेवाशर्तलाई प्रभावकारी बनाउने नीति अवलम्बन गरिनेछ ।
५. कर्मचारीहरुको क्षमताविकास तथा प्रोत्साहन गर्दै, गाउँपालिकाभित्र आउने सेवाग्राहीलाई छिटो छरितो, चुस्त दुरुस्त सेवा प्रदान गर्दै मुस्कान सहितको सेवाप्रवाह गरिनेछ ।
६. प्रत्येक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा सेवा प्रवाह कक्ष निर्माण गरिनेछ ।
७. कर्मचारी व्यवस्थापन र प्रिभाषित उत्तरदायित्वका माध्यमबाट प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गरिनेछ ।
८. डिजिटल नागरिक बडापत्र र सोको प्रभावकारी कार्यान्वयन एवम् अनुगमन गरिनेछ ।
९. भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्दै भ्रष्टाचारीलाई सामाजिक वहिस्कार गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाइनेछ ।
१०. विद्युतीय सुशासनको प्रयोग गरी निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाइनेछ ।
११. छिटो छरितो सुलभ न्याय प्रणालीको विकास गरी प्रशासन सेवालाई जनमुखी र दक्ष बनाईनेछ ।
१२. आम सञ्चारलाई उद्योगको रूपमा विकास गरी पूर्ण प्रेस स्वतन्त्रता सहितको सूचना प्रणालीलाई व्यवस्थित गरी लोकतन्त्रलाई सुदृढ गरिनेछ ।
१३. राष्ट्रिय विभूति, अन्तर्राष्ट्रिय व्यक्तित्व, शहिद, शिक्षाप्रेमी तथा सामाजिक अभियन्ता, साहित्यकार, कलाकार, पत्रकार, खेलाडी, उद्यमी, आमा समूह, युवा क्लब, संघ संस्थाहरूलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।
१४. लेखा प्रणाली, लेखापरीक्षण र लेखा समितिको कार्य सम्पादनलाई व्यवस्थित गरिनेछ ।
१५. गाउँपालिकामा शान्ति सुरक्षा र अमनचयनलाई भरपर्दो बनाइनेछ । सबै प्रकारको अराजकताको अन्त्य गरी कुनै पनि प्रकारको अपराधलाई न्यायको कठधरमा उभ्याई कानुनी कारवाहीको दायरामा ल्याइनेछ ।

❖ स्थानीय अभिलेख व्यवस्थापन, सञ्चार तथा सूचना प्रविधि सम्बन्धी नीति:-

“सूचना तथा सञ्चारमा सरोकार—सबै नागरिकको समान अधिकार”

१. गाउँपालिकाबाट सम्पन्न हुने सम्पूर्ण काम कारबाही व्यवस्थित, सरल, सहज र पारदर्शी बनाउन सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको तथ्यलाई आत्मसाथ गर्दै अघि बढिनेछ ।
२. गाउँपालिकाभित्र “एफ एम. रेडियो र स्थानीय मस्याइडी टेलिभिजन” स्थापना गर्ने प्रयत्न गरिनेछ ।
३. एफ.एम. रेडियो पत्रपत्रिका, टेलिभिजन एवम् सामाजिक सञ्चालन तथा अधिकतम प्रयोग मार्फत जनचेतना, कृषि सेवा, मौसमको पूर्वानुमान, यातायात तथा ट्राफिक सूचना, बजार मूल्य, विपद् तथा महामारी विरुद्ध सचेतना तथा पालिकाले गर्ने विकासको संप्रेषण गरिनेछ ।
४. संघ सरकारले सम्पूर्ण सरकारी सेवाहरूलाई सूचना प्रविधिमा आबद्ध गर्ने डिजिटल नेपाल फ्रेमवर्क तयार गरेको छ । यस फ्रेमवर्क अवलम्बन गरी जनतालाई E-Governance को प्रत्याभूति दिइनेछ ।
५. विकास, सुशासन र समृद्धिको मूलआधार सूचना प्रविधिलाई विकास गर्दै गाउँपालिकामा अफिस अटोमेसन सिस्टमको विकास गरी डिजिटल पालिकाको रूपमा परिचित गरिनेछ ।
६. गाउँपालिकाभित्र रहेका सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्थाहरूलाई प्रविधि मैत्री तालिम सञ्चालन र व्यवस्थापन गरिनेछ ।
७. गाउँपालिकाका सम्पूर्ण खातापाता, ढड्डामा रहेका सम्पूर्ण विवरणलाई डिजिटाइजेशन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
८. गाउँपालिकाका प्रमुख बस्ती तथा पर्यटकीय रान्तव्यहरूलाई फ्रि वाइफाइ जोन बनाउन आवश्यक पहल कदमी गरिनेछ ।
९. गाउँपालिकामा फोन र इमेल मार्फत गुनासो राख्न सक्ने तथा प्राप्त गुनासो फच्च्योट गर्ने प्रणालीको व्यवस्था गरिनेछ ।
१०. मस्याइडी गाउँपालिकाको डिजिटल प्रोफाइललाई अद्यावधिक गरिनेछ ।
११. सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन गरिनेछ ।
१२. सार्वजनिक एवम् सरकारी सम्पत्तीको अभिलेख सङ्कलन, संरक्षण र व्यवस्थापन गरिनेछ ।

❖ गैर सरकारी संघ संस्था तथा सहकारी क्षेत्र सम्बन्धी नीति:-

१. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको नीति नियम र कानूनको अधीनमा रही गाउँपालिकाको विकास र कार्यक्रम सञ्चालनका लागि समन्वय र सहकार्यको नीति अवलम्बन गरिनेछ ।
२. सहकारीलाई उत्पादन, प्रशोधन र वितरणसम्म प्रभावकारी बनाई रोजगारीको आधार स्तम्भ विस्तार गरिनेछ ।
३. सहकारीलाई सेवामुखी र नाफामुखी वनाई सहकारी सिद्धान्त अनुसार सञ्चालन गरिनेछ ।
४. बैंकिंग र सहकारी क्षेत्रलाई लक्षित वर्गको पहुँचलाई सुनिश्चित गरी चक्रीय कोष निर्माण गरी कृषि, पशुपालन र अन्य आयमुलक कार्यक्रमहरूमा उनीहरूलाई सक्रिय सहभागिता गराइनेछ ।

- ०
- ५. सबै वर्गका जनसमुदायलाई वित्तीय पहुँचको सुनिश्चितताको लागि एक घर एक खाताको नीति लागू गर्न वैङ्ग तथा सहकारीलाई परिचालित गरिनेछ ।
 - ६. गाउँपालिका स्तरीय सहकारी सञ्चाल गठन गरिनेछ ।
 - ७. गाउँपालिका भित्र सञ्चालित वा सञ्चालनमा रहेका गैससलाई गाउँपालिकासँग समन्वय र सहकार्य गरी सञ्चालन गर्न लगाइनेछ ।
 - ८. गैससको लगानीलाई सरकारी लगानीको परिपूरकको रूपमा स्थापित गरी व्यवस्थित रूपमा सञ्चालन गरिनेछ ।
 - ९. गाउँपालिका स्तरीय गैसस परिचालन तथा अनुगमन समिति गठन गरिनेछ ।
 - १०. कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, आवास, विद्युत्, बायोग्राह्यांस, फोहोरमैला सङ्कलन तथा प्रशोधन, प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन गर्नेजस्ता कार्यहरूलाई सहकारीको माध्यमबाट प्रवर्द्धन गरिनेछ ।

❖ स्थानीय स्रोत—साधन तथा राजस्व परिचालन:

राजस्व वृद्धिको आधार, करको दायरामा विस्तार
स्थानीय स्रोतको सदुपयोग गर्ने हाम्रो बानी व्यवहार”

- १. स्थानीय अधिकारका खानी तथा खनिज पदार्थको उत्खनन, संरक्षण एवम् परिचालन सम्बन्धी नीति तथा कानुनी व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेछ ।
- २. स्थानीय तहलाई प्राप्त अधिकार अनुरूप स्थानीय कर, सेवा शुल्क तथा दस्तुर परिचालन एवं राजस्व छलीमा नियन्त्रण गरिनेछ ।
- ३. सूचना प्रविधिमा आधारित करदाताको विवरण तथा राजस्व सङ्कलन व्यवस्था, राजस्व परिचालनको दीर्घकालिन योजना तर्जुमा, कार्यान्वयन र मुल्यांकन गरी अगाडि बढिनेछ ।
- ४. सङ्घीय एवं प्रादेशिक कानुनबमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क रोयलटी सङ्कलनको विधि, समन्वय, सहजीकरणका प्रयासहरू गरिनेछ ।
- ५. कर प्रणालीलाई नागरिकको कर्तव्य बनाइने छ ।

❖ नीति, कानुन तथा योजना तर्जुमा एवम् कार्यान्वयन:

- १. मस्याइदी गाउँपालिकाको विकास रणनीति अन्तर्गत दूरदृष्टि, ध्येय र लक्ष्य निर्धारण गरिनेछ ।
 - २. आवश्यकता अनुसार थप ऐन, कानुन, नियमावली, कार्यविधि, निर्देशिका निर्माण तथा संशोधन गरिनेछ ।
 - ३. २० वर्षे दीर्घकालीन गुरु योजना, ५ वर्षे आवधिक योजना र वार्षिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
 - ४. मस्याइदी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आवश्यक मापदण्डहरू तयार गरिनेछ ।
- ०

❖ सङ्घ प्रदेश र स्थानीय तहहरु बीच सहकार्यः

“सङ्घ, प्रदेश र स्थानीय तहहरुसँगको सहकार्य
नमुना गाउँपालिका निर्माणको लागि अपरिहार्य”

१. सङ्घ, प्रदेश र अन्य स्थानीय तहहरु बीच समन्वय, सहकार्य र सहअस्तित्वको नीति अवलम्बन गरिनेछ ।
२. छिमेकी स्थानीय तह लगायत देश विदेशको अन्य स्थानीय तहसँग आपसी सहकार्य, अध्ययन तथा सिकाइ भ्रमण गरी आफ्नो गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन भरपर्दो आधार निर्माण गरिनेछ ।
३. विभिन्न स्वदेश तथा विदेशमा रहेका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी आपसी सहयोग आदानप्रदान गरिनेछ ।

निर्णय.नं.४

मनसुनजन्य विषद् विषद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७
बमोजिम यस स्थानीय तह क्षेत्रभित्र मनसुनजन्य बाढी तथा पहिरोको कारणले क्षती पुगेका निजी आवास
प्रबलीकरण/पुनर्निर्माण/पुनर्स्थापना का लागि खटाईएका प्राविधिक कर्मचारीले स्थलगत रूपमा खटाई
संकलन गरि जम्मा ९९ वटा घरको सर्वे सकिएको साथै स्थलगत निरक्षणका क्रममा सम्पूर्ण घरहरुलाई
पुनर्निर्माण गर्नुपर्ने भएको तर DATA ENTRY गर्ने क्रममा वडा नं ३ को अर्खले गाँउमा सम्पूर्ण घरहरु
सार्नु पर्ने देखिएता पनि Software ले प्रबलीकरण देखाएता पनि उक्त ९३ वटा घरहरु पनि पुनर्निर्माणमा
नै समावेश गर्नका लागी सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय.नं ५

यस मर्यादादी गाउँकार्यपालिकाले गाउँकार्यपालिकाको वैठकले मिति २०७९/०२/ २५ गते निर्णय गरेका
विषयहरु समिक्षा गरीयो ।